

(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)



२०७९ साल कार्तिक १ गते देखि २०७९ साल पुस मसान्त सम्म सम्पादित  
प्रमुख क्रियाकलापहरु  
(स्वतः प्रकाशन)



स्थानीय सरकार  
अपहिमाल गाउँपालिका,  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
सुदूरपश्चिम प्रदेश, नेपाल

ईमेल: [info@apihimalmun.gov.np](mailto:info@apihimalmun.gov.np)

२०७९ माघ



२०७९ साल कार्तिक १ गते देखि २०७९ साल पुस मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरु  
(स्वतः प्रकाशन)

---

प्रकाशक: स्थानीय सरकार  
अपिहिमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय  
प्रशासन शाखा

वेबसाइट: [www.apihimalmun.gov.np](http://www.apihimalmun.gov.np)  
ईमेल: [info@apihimalmun.gov.np](mailto:info@apihimalmun.gov.np)

प्रकाशन: २०७९ माघ

नि.प्रमुख प्रशासकीय अधिकृत



## विषयसूची

### विवरण

क्र. सं.	विवरण	पेज नं.
१	गाउँपालिकाको स्वरूप र प्रकृति	१
२	गाउँपालिकाको काम, कर्तव्य र अधिकार	१
३	गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवं कार्य विवरण	३
४	गाउँपालिकाबाट प्रदान गरिने सेवा	२४
५	गाउँपालिकाका शाखा, इकाई र जिम्मेवारी अधिकारी	२४
६	सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि	२६
७	निवेदन उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी	२६
८	निर्णय उपर उजुरी सुन्ने अधिकारी	२६
९	सम्पादन गरेका मुख्य मुख्य कामको विवरण	२७
१०	सूचना अधिकारी, प्रवक्ता र प्रमुखको नाम पद	३५
११	आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	३५
१२	गाउँपालिकाको वेभसाईट	३७
१३	गाउँपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण	३७
१४	गाउँपालिकाका निकायमा पेरेको सूचना माग सम्बन्धी निवेदन	३७
१५	गाउँपालिकाले गरेको सूचना सम्बन्धी थप कामहरू	३७
१६	गाउँपालिकाले गरेका कार्यक्रम र सोको प्रतिवेदन	३७
१७	गाउँपालिकाले वर्गीकरण तथा संरक्षण गरेका सूचनाको विवरण	३७
१८	ऐन, नियम, कार्यविधि, निर्देशिका र नीति तथा रणनीतिको सूची	३७

अनुसूची-१ : गाउँपालिकाको पदाधिकारीहरूको विवरण

  
नि.प्रमुख प्रशासकीय अधिकृत



अपिहमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दार्चुला  
संदर्भात्मक प्रदेश, नेपाल

## १. गाउँपालिकाको स्वरूप र प्रकृति :

अपिहमाल गाउँपालिका जननिर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने स्थानीय तह हो । यस गाउँपालिकामा ६ वडा कार्यालय रहेका छन् । यस गाउँपालिकाको ३२ सदस्यीय गाउँ सभा र १४ सदस्यीय गाउँ कार्यपालिका रहने व्यवस्था रहेको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित प्रत्येक वडामा जनताबाट निर्वाचित १ जना दलित महिला सदस्य, १ जना महिला सदस्य, २ जना अन्य सदस्य र १ जना वडा अध्यक्ष एवं २ जना गाउँ सभाबाट १ जना महिला सदस्य, २ जना अन्य सदस्य र १ जना वडा अध्यक्ष एवं २ जना गाउँ सभाबाट निर्वाचित दलित तथा अल्पसंख्यक सदस्य रहने व्यवस्था रहेको छ । न्यायिक, विधायिकी र कार्यकारिणी अधिकार सम्पन्न गाउँ सभाको बैठक वर्षमा कम्तीमा २ पटक बस्नु पर्ने संविधानिक व्यवस्था रहेको छ । सामान्यतया वर्खे सभालाई बजेट सभाको रूपमा र हिउँदे सभालाई विधेयक सभाको रूपमा कार्यान्वयन गरिएको छ । कार्यपालिकाको बैठक मासिक रूपमा कम्तीमा एउटा र आवश्यकता अनुसार बस्ने प्रावधान गरिएको छ । गाउँ सभा एवं कार्यपालिकाले गर्ने निर्णयहरूको कार्यान्वयन एवं दैनिक प्रशासन संचालनको लागि प्रमुख प्रशासकीय अधिकृतको निर्णयहरूको कार्यान्वयन एवं दैनिक प्रशासन संचालनको लागि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा स्थानीय तहका कर्मचारीहरू कार्यरत रहेका छन् । प्रत्येक वडा कार्यालयहरूमा वडा समिति सक्रिय भई तोकिएका काम, कर्तव्य र अधिकारहरू प्रयोग गरी रहेका छन् । नेपालको संविधानको धारा २२२ को उपधारा (१) मा गाउँ सभाको व्यवस्था गरिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद-३ ले गाउँपालिकाको काम, कर्तव्य र अधिकार निर्दिष्ट गरेको छ ।

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार :

स्थानीय सरकार संचालन ऐन, २०७४, अपिहमाल गाउँपालिका गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ अनुसूची-२ बमोजिम देहाय अनुसारका काम, कर्तव्य र अधिकार यस गाउँपालिकाको अधिकार क्षेत्र भित्र पर्दछन् ।

- नेपालको संविधानको धारा २२२ बमोजिम गाउँपालिकाको एकल अधिकारको अनुसूची-८ अनुसारका कार्यहरू,
- स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद-४ बमोजिम सभाको बैठक तथा कार्यप्रणाली सम्बन्धी तोकिएका कार्यहरू,
- परिच्छेद-५ बमोजिमका सभाको व्यवस्थापन सम्बन्धी तोकिएका कार्यहरू,
- परिच्छेद-६ बमोजिम योजना तर्जुमा एवं कार्यान्वयन सम्बन्धी तोकिएका कार्यहरू,
- परिच्छेद-७ बमोजिम भवन निर्माण तथा सडक सम्बन्धी तोकिएका कार्यहरू,
- परिच्छेद-८ बमोजिमका न्यायिक कार्यहरू,
- परिच्छेद-९ बमोजिम वित्तीय अधिकार क्षेत्र भित्रका कार्यहरू,
- परिच्छेद-१० बमोजिम आर्थिक कार्यप्रणाली सम्बन्धी तोकिएका कार्यहरू,
- परिच्छेद-११ बमोजिम कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यहरू,



अधिकारी विभाग  
गाँउ कार्यपालिकाको जागरूकता  
खण्डेश्वरी, दाचुला  
सुदूरपश्चिम प्रदेश, नेपाल

- स्थानीय सेवा तथा जनशक्ति विकास,
- सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन,
- गाउँपालिका, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय,
- नगर प्रहरी व्यवस्थापन,
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्तता, निर्णय तथा फैसला कार्यान्वयन,
- सूचना तथा संचार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन,
- बजार अनुमान, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण,
- बैठक तथा विधायन,
- आन्तरिक लेखापरीक्षण,
- विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण आदि,
- राजशब्द नीति तथा प्रशासन,
- आर्थिक प्रशासन,
- सडक तथा यातायात व्यवस्था,
- भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत),
- जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास,
- जलविद्युत, उर्जा, सडक वर्ती र सिंचाई,
- सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण,
- वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन,
- विपद् व्यवस्थापन, वाहन यन्त्र, एम्बुलेन्स,
- सार्वजनिक निजी साझेदारी,
- कृषि, पशुपन्ध्री तथा सहाकारी,
- वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता,
- उद्योग तथा उद्याशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण,
- रोजगार प्रवर्द्धन तथा गरिवी न्यूनीकरण,
- आधारभूत तथा माध्यमिक शिक्षा,
- खेलकूद तथा अतिरिक्त क्रियाकलाप,
- आधारभूत स्वास्थ्य तथा सरसफाई,
- खानेपानी व्यवस्थापन,



अधिकारी  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
उदूरपश्चिम प्रदेश, नेपाल

- लैंगिक समानता तथा सामाजिक सुरक्षा,
- गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन,
- सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता,
- संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन,
- योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन,

३. गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवं कार्य विवरण :


(क) संगठन संरचना

नि.प्रमुख प्रशासकीय अधिकारी

आपिहिमाल गाउँपालिकाको गाउँ सभा बैठक बाट स्वीकृत अपिहिमाल गाउँपालिकाको संगठन संरचना



अधिकारी विद्युत विभाग  
कार्यालय को  
गाँव कार्यालयका बाहरी सम्पर्क  
प्रभावी विधि विभाग



(ख) कर्मचारी संख्या

अपिहिमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुन्ता  
संदर्भपत्रम् नेपाल

क्र.सं.	पद	श्रेणी/तह	सेवा	समूह	उपसमूह	कार्यरत जनशक्ति
१	प्रमुख प्रशासकीय अधिकृत	पाँचौ	प्रशासन	सा.प्रशासन		१
२	प्रशासकीय अधिकृत	छैठौ	प्रशासन	सा.प्र.		०
३	ईन्जिनियर	छैठौ	प्राविधिक	सिभिल		१
४	शिक्षा अधिकृत	छैठौ	प्राविधिक	शिक्षा		१
५	स्वास्थ्य संयोजक	पाँचौ	प्राविधिक	स्वास्थ्य		०
६	स्वास्थ्य उप-संयोजक	छैठौ	प्राविधिक	स्वास्थ्य		१
७	कृषि अधिकत	छैठौ	प्राविधिक	कृषि		१
८	सूचना प्रविधि अधिकृत	छैठौ	प्राविधिक	आई.टी.		१
९	रोजगार संयोजक	पाँचौ	-	रोजगार		१
१०	वैद्य निरीक्षक	पाँचौ	प्राविधिक	आयुर्वेद		०
११	प्रशासन सहायक	पाँचौ	प्रशासन	सा.प्र.		१
१२	कम्प्युटर अपरेटर	पाँचौ	प्राविधिक	विविध		०
१३	प्राविधिक सहायक	पाँचौ	प्राविधिक	शिक्षा		१
१४	सब-ईन्जिनियर	पाँचौ	प्राविधिक	सिभिल		२
१५	प्राविधिक सहायक	पाँचौ	प्राविधिक	पशु सेवा		०
१६	हेअ	पाँचौ	प्राविधिक	स्वास्थ्य		१
१७	सिअहेव	पाँचौ	प्राविधिक	स्वास्थ्य		०
१८	सिअनमी	पाँचौ	प्राविधिक	स्वास्थ्य		२
१९	रोजगार प्राविधिक	पाँचौ	प्राविधिक	सिभिल		१
२०	रोजगार सहायक	पाँचौ	-	रोजगार		१
२१	एम.आई.एस.अपरेटर	पाँचौ	प्राविधिक	विविध		०
२२	समविनि	चौथो	प्राविधिक	विविध		२
२३	प्रशासन सहायक	चौथो	प्रशासन	सा.प्र.		६
२४	अ.स.ई.	चौथो	प्राविधिक	सिभिल		

२५	खापासटे	चौथो	प्राविधिक	सरसफाई	१	
२६	ना.प्रा.स.	चौथो	प्राविधिक	कृषि	८	
२७	पशु प्राविधिक	चौथो	प्राविधिक	पशु	८	
२८	अ.हे.व.	चौथो	प्राविधिक	स्वास्थ्य	९	
२९	अ.न.मी.	चौथो	प्राविधिक	स्वास्थ्य	३	
३०	ल्या.अ.	चौथो	प्राविधिक	आयुर्वेद	४	
३१	वैद्य	चौथो	प्राविधिक	विविध	२	
३२	फिल्ड सहायक	चौथो	प्राविधिक	लघुउद्यम	२	
३३	लघुउद्यम सहजकर्ता	चौथो	प्राविधिक	लघुउद्यम	१	
३४	योजना अधिकृत	छैठौं	-		१	
३५	विपद् व्यवस्थापन अधिकृत	छैठौं	-		१	
३६	सहायक कम्प्युटर	चौथो	-		१	
३७	वास अधिकृत	छैठौं	-		१	
३८	सरसफाई स्वच्छता प्रवर्द्धक	चौथो	-		२	
३९	स्थानीय स्रोत व्यक्ति	चौथो	-		१	
४०	खेलकुद सदस्य सचिव	चौथो	-		१	
४१	सचिवालय	चौथो	-		१	
४२	प्रा.स	चौथो	-		१	
४३	विद्यालय सुपरीवेक्षक	छैठौं	-		१	
४४	शिक्षा काज शिक्षक	प्रा वि द्वितीय	-	-	६	
४५	सामाजिक परिचालक	-	-	-	०	
४६	सहजकर्ता	-	-	-	०	
४७	खेलकूद प्रशिक्षक	-	-	-	१	
४८	पोषण सहजकर्ता	-	-	-	०	
४९	हलुका सवारी चालक	-	-	-	०	
५०	हेभि सवारी चालक	-	-	-	०	
५१	रेखदेख कर्ता/चौकीदार	श्रेणी विहिन	-	-	२	


  
 अपिहिमाल गाउँ परिवर्क  
 गाउँ कार्यपालिकाको कार्यालय

५२	कार्यालय सहयोगी	श्रेणी विहिन	खण्डेश्वरी, दार्जुला प्रदेश, नेपाल	-		२५
५३	स्वीपर	श्रेणी विहिन	-	-		६
५४	टेलिकम टावर संरक्षक	श्रेणी विहिन	-	-		३
५५	सिडी बाटो हेराला	श्रेणी विहिन	-	-		२
जम्मा						१३१

### (ग) कार्य विवरण

#### (१) प्रशासन, योजना तथा अनुगमन शाखा

#### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यन्वयन र नियमन,
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- गाउँपालिकाको संगठन विकास, संगठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- मानव संशाधन विकासका लागि अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा,
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

#### (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोवस्तीका सामान सम्बन्धी विषय,
- गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अधावधिक अभिलेख,
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अधावधिक अभिलेख,
- गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

#### (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,



अधिहिमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
सुदूरपश्चिम प्रदेश, नेपाल

- जिल्ला समन्वय समितिसँगको समन्वय,
- बडा तहसँगको सम्पर्क र समन्वय,
- पत्राचार, सभा, समारोह, शिष्टाचार,

(घ) नगर प्रहरी व्यवस्थापन / अपि स्वयंसेवक

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको संचालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरी मार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
  - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
  - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
  - गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
  - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयन सहयोग,
  - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
  - विपद् व्यवस्थापनमा सहयोग,
  - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
  - फुटपाथ व्यवस्थापन
  - निर्माण नियमन,
  - गुणस्तर नियन्त्रण,

(ड) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्तता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य,
- न्याय तथा कानुनी राज्यको परिपालना,
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन,
- व्यक्ति र समुदायबीच मिलमिलाप र मध्यस्तताको व्यवस्थापन,
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन,



आधिकारिक गाउँ परिवर्तन  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
उद्धरणश्चम प्रदेश, नेपाल

### (छ) बजार अनुमान, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन,
- बजार तथा हाट बजार व्यवस्थापन,
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखांकन ।

### (ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन,
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन,
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदामा संयोजन,
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन,
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकाशनका लागि समन्वय,
- विधायन सम्बन्धी अन्य कार्य ।

### (झ) आन्तरिक लेखापरीक्षण

#### (ज) विदा, उत्सव, उर्द्दी, जात्रा, पर्व, उपाधी, विभुषण आदि

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्द्दी आदिको व्यवस्थापन,
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख ।

योजना, अनुगमन तथा तथ्यांक इकाई

#### (क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन,

- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा,
- अनुगमन तथा मूल्यांकन,
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजन तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन,
- विकास निर्माण प्रकृयामा स्थानीय जहनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन,
- उपभोक्ता समितिको विवरण, क्षमता विकास,
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण,
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- विकास आयोजन तथा परियोजना सम्बन्धी अन्य कार्य ।

#### (ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा,
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रियाको निर्धारण,
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन ।

#### (ग) तथ्यांक व्यवस्थापन

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन,
- आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन,
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण,
- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्रास्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, राजश्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्शाको अद्यावधिक एवं अभिलेख,
- वेरोजगारको तथ्यांक संकलन,

- स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन,
- सम्पन्न भएका तथा चालु योजनाको विवरण,
- विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख,
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय,
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन,
- गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र वजेट स्वीकृति ।

## (२) राजश्व तथा आर्थिक प्रशासन शाखा

### (क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजश्व चुहावट नियन्त्रण समेत),
- सम्पत्ति कर, घरवहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) कर, दण्ड जरिवाना, मनोरञ्जन कर, वहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन,
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको संकलन तथा बाँडफाँड,
- आफ्नो क्षेत्रभित्र राजश्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी संकलन, समन्वय र नियमन,
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन),
- मालपोत संकलन,
- कानून बमोजिम ढुङ्गा, गिटी, वालुवा, माटो, नुन, स्लेट, फायरक्ले जस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी संकलन,
- सामुदायिक वनको संचालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,
- पानीधट्ट, कूलो, चैनी जस्ता सेवा संचालनबाट प्राप्त रोयल्टी संकलन,
- प्रकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना,
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना,
- बाँकी बक्यौता रकमको लगत र असुल उपर,

- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक,
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड,
- आर्थिक साधनको महत्व उपयोग तथा परिचालन,
- राजश्व परामर्श समिति सम्बन्धी विषय,
- स्थानीय राजश्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन,
- राजश्व सूचना तथा तथ्यांकको आदान प्रदान,
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था ।

#### (ख) आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन ।
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन ।
- संचित कोष तथा आकस्मिक कोषको व्यवस्थापन ।
- लगानी र लाभांशको व्यवस्थापन ।
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य संचालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण,
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण,
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन,
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्ती व्यवस्थापन,
- कारोबारको लेखांकन, नियन्त्र तथा व्यवस्थापन,
- राजश्व तथा व्ययको अनुमान,
- बेरुजु फछ्यौट,
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

#### (३) पूर्वाधार विकास भवन नियमन शाखा

##### (क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटवन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार,



अधिकारी विभाग  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
उद्धरणितम प्रदेश, नेपाल

- यातायात सुरक्षा व्यवस्थापन र नियमन,
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपांगता र लैंगिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन,
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय,
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि,
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच,
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन,
- निजी यातायात नियमन व्यवस्थापन ,

(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमती र नियमन,
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन,
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन,
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार ।

(ग) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास

जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पूर्जा

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण तथा लगत व्यवस्थापनमा सहयोग
- अव्यवस्थित वसोवासीहरुको डाटा इन्ट्री गर्नेकार्य सम्पन्न ।
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता,
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत ।



## वस्ती विकास

- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन,
- गाउँपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय,
- योजनावद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रम तर्जुमा कार्यान्वयन,
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन,
- संघीय तथा प्रदेश कानूनको अधिनमा रहि आफ्नो क्षेत्रको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- संघीय तथा प्रदेश मापदण्डको अधिनमा रहि व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासी पहिचान र अभिलेख व्यवस्था,
- स्थानीयस्तरमा सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोवास व्यवस्था,
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन।

### (घ) जलविद्युत, उर्जा, सडक वर्ती र सिंचाई

#### जलविद्युत, उर्जा र सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन,
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको वहुउपयोगी विकास कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन ,
- सडक वर्तीको व्यवस्था ,

#### सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन,
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन कार्यान्वयन, मर्मत, सम्भार र नियमन,

- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको संचालन, निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र संकलन व्यवस्थापन,
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय,
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन,
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

**(ड) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन**

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन,
- वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन,
- फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- सरसफाई तथा स्वास्थ्य जन्य फोहोरमैलाको व्यवस्थापन,
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण,
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण,
- सार्वजनिक शौचालय व्यवस्थापन,
- वातावरणीय जोखिम न्यूनीकरण,
- न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- पानी मूहानको संरक्षण,
- पहिरो नियन्त्रण,
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम ,

**(च) विपद् व्यवस्थापन, वारूण यन्त्र, एम्बुलेन्स**

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन,
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना,
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- विपद् जोखिम क्षेत्रको नक्शांकन तथा वस्तीहरूको पहिचान र स्थानान्तरण,
- विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- विपद् कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,



अधिकारीमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दाचुला  
सुदूरपश्चिम प्रदेश, नेपाल

- विपद् पश्चात स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- विपद् सम्बन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी,
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- वारुण यन्त्र तथा एम्बुलेन्सको संचालन तथा व्यवस्थापन,
- स्थानीय आपतकालीन कार्य संचालन प्रणाली ।

#### (छ) सार्वजनिक निजी साझेदारी

- स्थानीय सार्वजनिक-निजी साझेदारी सम्बन्धी नीति, योजना निर्माण,
- स्थानीय सार्वजनिक-निजी साझेदारी आयोजना छनौट तथा कार्यान्वयन,
- स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन ।

#### (४) आर्थिक विकास शाखा

##### (क) कृषि, पशुपन्धी तथा सहकारी

###### कृषि विकास शाखा

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको संचालन,
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थान र परिचालन,
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- कृषि सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- शीत भण्डारको व्यवस्थापन,
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण,
- कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,

- कृषि तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचना प्रचारप्रसार,
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन,

### **पशु सेवा शाखा**

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- पशुपन्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको संचालन र नियमन,
- पशुपन्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- पशुपन्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन,
- पशुपन्धी सम्बन्धी विमा र कर्जा सहजीकरण,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- पशु आहारको गुणस्तर नियमन,
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्यांकको व्यवस्थापन र सूचना प्रणाली,
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

### **सहकारी**

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमती, खारेजी र विघटन,
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड र नियमन,
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि,
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन,

### **(ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता**

- वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्वर्द्धन, उपयोग र नियमन,

- वन उपभोक्ता समूहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कवुलियती वनको व्यवस्थापन,
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन,
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- जडिबुटी तथा अन्य गैरकाष वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- वनवीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन,
- वन्यजन्तबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- मिचाहा प्रजातिको नियन्त्रण,
- जैविक विविधताको अभिलेख,
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- भूसंरक्षण र जलाधार व्यवस्थापन जन्य सामुदायिक अनुकूलन,
- जलवायू परिवर्तन अनुकूलन कार्य,
- आय आर्जनमा आधारित जडिबुटिको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन ।

(ग) उद्योग तथा उद्यमिता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

#### उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन,
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन,
- उद्यमिता प्रवर्द्धन,
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन,
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

## खानी तथा खनिज

- दुङ्गा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, खरिदुङ्गा, फायरक्ले जस्ता खानीजन्य वस्तु सर्वेक्षण,
- अन्वेषण, उत्खनन,
- दुङ्गा, गिट्टी, वालुवा, नुन, माटो, खरीदुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमती, नवीकरण, खारेजी र व्यवस्थापन,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्यांक संकलन, अभिलेखन तथा व्यवस्थापन,
- भौगोलिक नक्शा प्रकाशन ।

## (घ) रोजगार प्रबद्धन तथा गरिवी न्युनीकरण

- गरिवी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- गरिवी निवारणको स्थानीय रणनीति तर्जुमा,
- गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- गरिवी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- रोजगार तथा वेरोजगारको तथ्यांक संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- पहिचान भएका गरिव घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासीको पहिचान र अभिलेख व्यवस्थापन,
- सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन,
- रोजगारीका अवसर सिर्जना सम्बन्धी ।

## (५) सामाजिक विकास शाखा

### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकूल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति र नियमन,
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन,
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन,
- विद्यालयको नक्शांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,



- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार,
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन,
- विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन,
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- पुस्तकालय एवं पत्रपत्रिका,
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र संचालन तथा व्यवस्थापन,

**(ख) खेलकुद तथा अतिरिक्ति क्रियाकलाप**

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, संचालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगिता आयोजना र सहभागीता
- अतिरिक्ति क्रियाकलाप सम्बन्धी विषय

**(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई**

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन,
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, संचालन अनुमति र नियमन,
- आधारभूत स्वास्थ्य सेवाको संचालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- सरसफाई सचेतनाको अभिवृद्धि,
- रक्तसंचार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा,
- औषधि पसल संचालन र नियमन,
- औषधिजन्य बनस्पति, जटिवुटि र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,

- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डारण र वितरण,
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको संचालन,
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जुनोटिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालिन स्वास्थ्य तथा माहामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम,
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

#### (घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन,
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

#### (ड) लैंगिक समानता तथा सामाजिक सुरक्षा

##### लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन,
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास,
- लैंगिक हिसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना,
- लैंगिक उत्तरदायी बजेट,



अपीहिमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डेश्वरी, दार्चुला  
सुदूरपश्चिम प्रदेश, नेपाल

## बालबालिका

- बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- बालबालिकाको हकहित संरक्षण,
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल संचालन,
- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग,,
- वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन,
- बाल न्याय,
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बालविकास केन्द्र व्यवस्थापन,
- असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन,
- बाल हिंसा नियन्त्रण,
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमति र नियमन,
- आपतकालिन बाल उद्धार कोष स्थापना र व्यवस्थापन,

## युवा

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

## जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य,
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको संचालन तथा व्यवस्थापन,

## अपाङ्गता भएका व्यक्ति र एकल महिला

- संघ तथा प्रदेशसँगको समन्वयमा अपांगता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको संचालन र व्यवस्थापन,
- अपांगता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा संचालन,
- अपांगता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ,



- एकल महिला सम्बन्धी कार्य ।

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन,
- गुठी, कोष तथा अन्य ट्रृष्णहरूको व्यवस्थापन,
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय,

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन,
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय संघसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- पुरातत्व, प्राचिन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- परम्परागत रूपमा चलि आएका जात्रा तथा पर्वको संचालन र व्यवस्थापन,
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन,
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन,
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन,
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन,
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

(६) सूचना तथा संचार प्रविधि शाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, नवीकरण र नियमन,
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग,

- सूचना तथा संचार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वन,
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी,
- सूचना तथा संचार प्रविधिमा आधारित तथ्यांक व्यवस्थापन,
- वेवसाइट व्यवस्थापन र संचार प्रविधिसँग सम्बन्धित कार्य,
- विद्युतीय शासनको प्रवद्धर्धन ।

#### (७) आन्तरिक लेखापरीक्षण इकाई

- आन्तरिक तथा पूर्व लेखापरीक्षण,
- लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापन,
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण,
- लेखापालन सम्बन्धी क्षमता विकास कार्य ।

#### ४. गाउँपालिकाबाट प्रदान गरिने सेवाहरू :

- बुँदा नं. २ र ३ मा उल्लेख भए बमोजिम र सो सँग सम्बन्धित सबै प्रकारका सेवाहरू उपलब्ध गराउने ।
- विभिन्न निकायहरू बीच समन्वय र अनुगमन सम्बन्धी कार्यहरू ।

#### ५. सेवा प्रदान गर्ने शाखा, इकाई र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख :

अपिहिमाल गाउँपालिकाको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलापहरू संचालन गर्न गाउँपालिकामा देहाय बमोजिमका शाखा, इकाईहरूको व्यवस्था गरिएको छ । सो अनुसार गाउँपालिकाका शाखा, इकाईहरूबाट सम्पादन गर्नुपर्ने गरी निर्दिष्ट गरिएको कार्यविवरण बुँदा नं. ३ मा उल्लेख गरिसकिएको छ ।

सि.नं.	शाखा, इकाईको नाम	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम
	अपिहिमाल गाउँपालिका	प्रमुख प्रशासकीय अधिकृत	लक्ष्मण सिंह धामी
१	प्रशासन योजना तथा अनुगमन शाखा		
	• प्रशासन इकाई	विपद् व्यवस्थान अधिकृत/सहायक कम्प्युटर अपरेटर	पान सिंह धामी/गीता कुमारी धामी
	• आन्तरिक व्यवस्थापन (जिन्सी) इकाई	ना.प्रा.स	दमन सिंह धामी



	• राजस्व इकाई	प्रशासन सहायक चौथो खण्डेश्वरी, दार्ढमपत्री लोथ्याल उद्धरणश्चम प्रदेश, नेपाल
	• योजना तथा अनुगमन	अधिकृत छैठौं
	• कानूनी मामिला इकाई	-
	• कम्प्युटर अपरेटर	सहायक पाँचौ
	• सामाजिक सुरक्षा तथा पंजिकरण इकाई	एम.आई.एस. अपरेटर
	• महिला बालबालिका तथा समाज कल्याण इकाई	ना.सु
	• १ नं. वडा कार्यालय	वडा सचिव
	• २ नं. वडा कार्यालय	वडा सचिव
	• ३ नं. वडा कार्यालय	वडा सचिव
	• ४ नं. वडा कार्यालय	वडा सचिव
	• ५ नं. वडा कार्यालय	वडा सचिव
	• ६ नं. वडा कार्यालय	वडा सचिव
२	पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा	
	• सडक तथा अन्य पूर्वाधार विकास इकाई	सब-इन्जिनियर चिरञ्जीवी सिंह ठेकरे, बहादुर सिंह मन्याल
	• भवन तथा वस्ती विकास इकाई	खापासटे नरेन्द्र सिंह महर
	• खानेपानी तथा सरसफाई इकाई	खापासटे नरेन्द्र सिंह महर
३	आर्थिक प्रशासन शाखा	लेखापाल दीपक सिंह धामी
४	स्वास्थ्य शाखा	भे.क.सु राजेन्द्र सिंह धामी
	• स्वास्थ्य चौकी खण्डेश्वरी	सिअनमी लालु रोकाया
	• स्वास्थ्य चौकी घुसा	हे.अ. दिपेन सिंह मन्याल
	• आधारभूत स्वास्थ्य सेवा केन्द्र सिति	अहेव बिक्रम सिंह लोथ्याल
	• आधारभूत स्वास्थ्य सेवा केन्द्र पाथा	अहेव जयधन सिंह धामी
	• आधारभूत स्वास्थ्य सेवा केन्द्र शौगंगा	अहेव बसन्त सिंह धामी

	• आधारभूत स्वास्थ्य सेवा केन्द्र धंकं	अहेव	बिष्णुदेश्वरी, दामोहर महेश सिंह ठगुन्ना
५	कृषि विकास शाखा	कृषि अधिकृत	मान सिंह धामी
६	पशु सेवा इकाई	प्राविधिक सहायक	दमन सिंह धामी
७	शिक्षा यूवा तथा खेलकूद शाखा	शिक्षा अधिकृत	बिरेन्द्र सिंह साउँद
८	सूचना तथा प्रविधि संचार शाखा	सूचना प्रविधि अधिकृत	प्रमोद सिंह मन्याल
९	आन्तरिक लेखा परीक्षण इकाई	आलेप सहायक	
१०	सहकारी इकाई	प्रशासन सहायक	बिशन सिंह बुढाथोकी
११	गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम	लघुउद्यम सहजकर्ता	धर्मानन्द भट्ट
१२	बहुक्षेत्रीय पोषण कार्यक्रम	समाजिक परिचालक	कल्पना कार्की
१३	विपद् व्यवस्थापन इकाई	विपद् व्यवस्थापन अधिकृत	पान सिंह धामी
१४	खानेपानी तथा सरसफाई स्वच्छता इकाई	वास अधिकृत	बिशन सिंह बुढाथोकी

#### ६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि :

##### (१) सेवा प्राप्त गर्ने लाग्ने दस्तुर

सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ४ बमोजिम र अन्य विशेष कानूनले तोके बमोजिमको दस्तुर ।

##### (२) सेवा प्राप्त गर्ने लाग्ने अवधि

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधिभित्र र अन्य विशेष कानूनले अवधि तोकेकोमा सोही बमोजिम ।

#### ७. निवेदन उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी :

प्राप्त उजुरीहरू सम्बन्धित अधिकारीले हेरी सम्बन्धित शाखा र इकाईमा आवश्यक कारवाहीको लागि पठाइने र शाखा प्रमुखबाट कारवाहीको प्रक्रिया अगाडी बढाइने ।

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- शाखा प्रमुख मातहतबाट भएको निर्णयको शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत ।



अधिकारी  
गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय

खण्डेश्वरी, दाचुला  
दूषितम प्रदेश, नेपाल

- प्रमुख प्रशासकीय अधिकृतबाट भएको निर्णय गाउँपालिका अध्यक्ष ।
- कार्यपालिका सदस्यहरूबाट भएको निर्णयको गाउँपालिका उपाध्यक्ष/अध्यक्ष ।
- गाउँपालिका उपाध्यक्षबाट भएको निर्णयको कार्यपालिका एवं गाउँ सभा ।
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको गुनासो कार्यव्यवहार बारे गुनासो सुन्ने प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत ।

**९. सम्पादन गरेका मुख्य मुख्य कामको विवरण :**

- गाउँ सभा सम्पन्न गरी रातो किताव प्रकाश गर्ने कार्य सम्पन्न,
- आर्थिक ऐन सभाबाट पास भई प्रकाशन भई कार्यान्वयनमा आएको,
- आर्थिक रूपमा विपन्न, प्रसुती अवस्थाका महिला, दूर्घटनामा परेका विरामीहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको ।



नि.प्रमुख प्रशासकीय अधिकृत

  
 अपिहिमाल गाउँ पालिका  
 गाउँ कार्यपालिकाको कार्यालय  
 खण्डेश्वरी, वाचुला  
 तुद्रगापश्चम प्रदेश, नेपाल

**अनुसूची-१**  
**गाउँपालिकाका पदाधिकारीहरुको विवरण**

सि.नं.	पद	नाम थर	ठेगाना	सम्पर्क नं.
१	गाउँपालिका अध्यक्ष	भक्त सिंह ठेकरे बोहरा	अपिहिमाल-३	९८६८०९४५६७
२	गाउँपालिका उपाध्यक्ष	देबकी देवी बोहरा	अपिहिमाल-४	९८६८९६९५६७
३	१ नं. वडा अध्यक्ष	पोखर सिंह लोथ्याल	अपिहिमाल-१	९८६८८१०७६१
४	कार्यपालिका सदस्य	बिन्ता जागरी	अपिहिमाल-१	९८४२९८९४८८
५	वडा सदस्य	खडक सिंह जागरी	अपिहिमाल-१	९८६५७७६९८४
६	वडा सदस्य	विक्रम सिंह जागरी	अपिहिमाल-१	९८६५९८९२५८
७	२ नं. वडा अध्यक्ष	राम सिंह धामी	अपिहिमाल-२	९८६४३०२९७२
८	कार्यपालिका सदस्य	सुर्जना धामी	अपिहिमाल-२	९७४८८५२९११
९	वडा सदस्य	राम सिंह धामी	अपिहिमाल-२	९८६०६४७७५५
१०	वडा सदस्य	गगन सिंह धामी	अपिहिमाल-२	९८६५८७०४३३
११	३ नं. वडा अध्यक्ष	गगन सिंह कार्की	अपिहिमाल-३	९८६९५६५७१३
१२	कार्यपालिका सदस्य	गिता देवि रोकाया	अपिहिमाल-३	९८६५९०२९९६
१३	वडा सदस्य	गमन सिंह कार्की	अपिहिमाल-३	९८४०२९२८४८
१४	वडा सदस्य	जीवनी ठेकरे	अपिहिमाल-३	९८४८४९२०२४
१५	वडा सदस्य	सोभा टमटा	अपिहिमाल-३	९८४७५२०५४६
१६	४ नं. वडा अध्यक्ष	रविन्द्र सिंह बोहरा	अपिहिमाल-४	९८६५९०२५३७
१७	कार्यपालिका सदस्य	राइमती ठेकरे	अपिहिमाल-४	९८६५७७३५९८
१८	वडा सदस्य	राम प्रसाद जोशी	अपिहिमाल-४	९८४३४९०९२४
१९	वडा सदस्य	चिन्ते धामी	अपिहिमाल-४	९७४८२४६७२३
२०	वडा सदस्य	अस्मती टमटा	अपिहिमाल-४	९७४८८७७५०९
२१	५ नं. वडा अध्यक्ष	राजेन्द्र सिंह धामी	अपिहिमाल-५	९८६५९८२०५९
२२	वडा सदस्य	मात देवी ठगुञ्चा	अपिहिमाल-५	९८६३११३४७०
२३	वडा सदस्य	शान्ती टमटा	अपिहिमाल-५	९७४५५८०२६३
२४	वडा सदस्य	नारद सिंह धामी	अपिहिमाल-५	९८६८७३८०८६
२५	वडा सदस्य	धन सिंह धामी	अपिहिमाल-५	९८६९४३०३१८
२६	६ नं. वडा अध्यक्ष	धर्म सिंह धामी	अपिहिमाल-६	९८६५९६४५३०
२७	वडा सदस्य	जमुना देवी बुढाथोकी	अपिहिमाल-६	९८४८४०५६३२
२८	वडा सदस्य	जसिमा टमटा	अपिहिमाल-६	९७४२३७४८२५
२९	वडा सदस्य	दिलिप सिंह महता	अपिहिमाल-६	९८४८९९२८९९
३०	वडा सदस्य	नरेश सिंह धामी	अपिहिमाल-६	९८४९७४०१७५

३१	कार्यपालिका सदस्य	शोवन ह्याकी	अभिहिमाल प्रहरी, नेपाल ९८५६८७६०७
३२	कार्यपालिका सदस्य	प्रिमे कामी	अभिहिमाल-४ ९८४८४३०३९४

- गाउँ कार्यपालिकाको बैठक संख्या: ४ वटा र निर्णय संख्या: ५३ वटा भएको

#### (१) प्रशासन, योजना तथा अनुगमन शाखा

- कर्मचारी तथा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण संकलन गरी सम्बन्धित निकायमा पठाउने कार्य सम्पन्न ।
- कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनको कार्य सम्पन्न ।
- करार सेवामा कार्यरत कर्मचारीहरुको आ.व. २०७९।८० का लागि नविकरणको कार्य सम्पन्न ।
- अखितयार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतबाट प्राप्त सुझावको कार्यन्वयनको प्रक्रिया अगाडि बढाइएको ।
- भैपरि आउने अन्य दैनिक प्रशासनिक कार्यहरु सम्पादन ।

#### १.१. प्रशासन इकाई

- कर्मचारीको बैठक सम्पन्न संख्या: १
- कार्यपालिका बैठकका लागि समन्वयकारी भूमिका निर्वाह
- गाउँपालिकाबाट गरिएको सिफारिस संख्या: ५६
- विभिन्न कार्यालयलाई विवरण उपलब्ध गराइएको संख्या: २
- कार्यालयबाट अन्यत्र गएका पत्रहरुमा भएको चलानी संख्या: ४६२
- कार्यालयमा प्राप्त भएका पत्रहरुको दर्ता संख्या: २९३
- संघसंस्थाको सूची दर्ता संख्या:

#### १.२. आन्तरिक व्यवस्थापन इकाई

- प्रशासनिक कामकाजका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको ।
- कार्यालयको जिन्सी विवरण अद्यावधिक गरिएको ।
- जिन्सी निरीक्षण प्रतिवेदन तयार गरी स्वीकृत गराएको ।
- कार्यालयका सवारी साधनहरुको सवारी दर्ता प्रमाणपत्र (ब्लुवुक) नविकरण गरिएको ।



#### १.३. राजस्व इकाई

- “घ” वर्गको इजाजत प्रमाणपत्र दर्ता नयाः० नविकरण:७
- समूह दर्ता नयाँ-०, समूह दर्ता नविकरण-०
- व्यावसाय दर्ता नयाँ-१, नविकरण:०
- नगदी रसिद जारी:
- आन्तरिक राजस्व उठेको रकम रु.३,४२,८५९

#### १.४. योजना तथा अनुगमन इकाई

- वस्तीस्तरबाट माग भई आउने फुटकर आयोजनाको विवरण संकलन गरी कार्यपालिका समक्ष पेश गर्ने ।
- गाउँपालिका क्षेत्र भित्र प्रदेशस्तरबाट निर्माण तथा संचालन हुने आयोजनाहरूको समन्वय गर्ने कार्य गरेको ।
- वडा कार्यालयमा उपभोक्ता समिति गठनको कार्य अगाडि बढाइएको ।
- ११ वटा योजनाहरूको निर्माण कार्य सम्पन्न भएको ।
- योजना आयोजनासँग सम्बन्धित नियमित कार्य गर्ने ।

#### १.५. कानुनी मामिला इकाई

- न्यायिक समितिको सचिवालयको रूपमा कामकारवाही गरेको,
- उजुरी दर्ता गर्ने कार्य,
- मिलापत्रको तयारी,
- ऐन, नियम, कार्यविधि लगायतको मस्यौदा,
- निर्माण गरिएका कानूनको अभिलेख गर्ने,
- राजपत्र प्रकाशन गर्ने

#### १.६ वडा कार्यालयबाट सम्पादन भएका कार्यहरू (सबै वडाको)

- वडाको नियमित तथा प्रशासनिक काम कारवाही गर्ने,
- घटना दर्ता सम्बन्धी कार्य गर्ने,
- राजस्व संकलन सम्बन्धी कार्य,
- वडा समितिको बैठक व्यवस्थापन सम्बन्धी कार्य,
- विभिन्न सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य (विपन्न प्रमाणित, नाता प्रमाणित),

- वडास्तरका विकास निर्माण सम्बन्धी कार्य ।

### (२) आर्थिक प्रशासन शाखा

- आ.व. २०७९।८० को बजेट शुत्रमा ईन्ट्रि गर्ने कार्य सम्पन्न ।
- आ.व. २०७९।८० को लागि गाउँपालिकाका सम्पूर्ण खाताहरु संचालनमा ल्याइएको ।
- आ.व. २०७८।७९ को लेखाको सम्पूर्ण हिसाब मिलान, लेखांकनको कार्य सम्पन्न ।
- जनप्रतिनिधिहरुको मासिक सूचिधा बैंक खातामा दाखिला गरेको ।
- कर्मचारीहरुको मासिक तलब भत्ता सुचिधा भुक्तानि गरेको ।
- आर्थिक प्रशासन सम्बन्धी अन्य दैनिक कार्य गरेको ।

### (३) पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

- गाउँपालिकाबाट संघ तथा प्रदेशका सम्बन्धित निकायमा माग गरिएका योजनाहरुको ईस्टिमेट तयार गरिएको ।
- ठेक्का मार्फत संचालित योजनाहरुको बोलपत्र आव्हानको सूचना जारी गरिइएको ।
- पूर्वाधार शाखाबाट गर्नु पर्ने दैनिक कामकाज गरेको ।

#### ३.१. सडक तथा अन्य पूर्वाधार विकास इकाई

- अपिहिमाल गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य अगाडि बढेको ।
- १० शैया अस्पतालको निर्माण कार्य अगाडी बढेको ।
- ६ वटा खानेपानी तथा सरसफाई योजनाहरु निर्माणाधिन अवस्थामा रहेको ।

#### ३.२. भवन तथा वस्ती विकास इकाई

- २०७९/०८० मा कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको डिजाईन लागत ईस्टिमेट तयार पार्ने कार्य ।
- योजनाहरुको कार्यान्वयन चरणको सम्झौता गर्ने कार्य ।

#### ३.३. वातावरण सरसफाई इकाई

- वस्ति स्तरमा सरसफाई स्वच्छता सम्बन्धी कार्यक्रमहरु संचालनमा रहेका



#### (४) शिक्षा युवा तथा खेलकुद शाखा

- आ.व. २०७९/०८० को दोस्रो त्रैमासिकको शिक्षक तथा कर्मचारीको तलब भत्ता गाउँपालिकाको विनियोजित बजेटबाट रु.४३,९५,१२६/- र नेपाल सरकारको सर्त अनुदानबाट रु.१,२७,३९,५५५.१/- रकम सम्बन्धित विद्यालयको खातामा निकासा गर्ने कार्य सम्पन्न ।
- आ.व. २०७९/०८०को दोस्रो त्रैमासिकमा मसलन्द, SIP, लेखापरीक्षण र इन्टरनेट खर्च वाफत रु. १३,०१,०००/- रकम सम्बन्धित विद्यालयको खातामा निकासा गरिएको ।
- गाउँपालिकाको २३ वटा विद्यालयबाट १-१ जना सहभागी गराई IEMIS सम्बन्धी २ दिने तालिम सम्पन्न गरिएको ।
- गाउँपालिकाको २३ वटा विद्यालयबाट प्रा.वि.१-३मा अध्यापन गर्ने शिक्षक मध्ये १-१ जना सहभागी गराई विद्यार्थी मुल्याकंन सम्बन्धी २ दुई दिने तालिम सम्पन्न गरिएको ।
- पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरी जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सहभागी गरिएको ।
- शिक्षा, युवा तथा खेलकुद शाखाको दैनिक काम काज नियमित रूपमा भईरहेको ।

#### (५) महिला बालबालिका तथा समाज कल्याण इकाई

- लैंगिक हिसा विरुद्धको १६ दिने अभियानको क्रममा माद्यमिक तह ९-१० छात्र/छात्राहरु लाई सहभागी गराई लैंगिक हिसा न्युनिकरणमा विद्यार्थिकहरुको भुमिका विषयक बकतृत्व कला तथा विभिन्न आमासमुहरु बाट लैंगिक हिसा सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको ।
- आ.व. २०७९/०८०को अध्यक्ष संग जेष्ठ नागरिक सम्बन्धी स्विकृत वार्षिक कार्यक्रम अनुसार अपिहिमाल जेष्ठ नागरिक समाज संग सम्झौता गरी अपिहिमाल गाउँपालिकाका सबै वडा भित्रका ३८० जना जेष्ठ नागरिकहरु लाई न्यानो कम्बल वितरण गर्ने कार्य सम्पन्न गरिएको ।
- आ.व. २०७९/०८०को स्विकृत वार्षिक कार्यक्रम अनुसार क्षेत्रेली अपागं संघ संग सम्झौता गरी अपिहिमाल गाउँपालिकाका वडा नं. ३ र ४ का १३ जना अपाङ्गहरु लाई होजियारी सम्बन्धि १ महिने सिपमुलक तालिम सञ्चालनमा रहेको ।
- वडा स्तरमा अन्तराष्ट्रिय नारी दिवस मनाउने कार्य सम्पन्न ।

अपांग परिचयपत्र वितरण समन्वय समितिको बैठकको आयोजना गरिएको,

- “ख” वर्गको अपांग परिचयपत्र १ वटा वितरण गरिएको,
- “ग” वर्गको अपांग परिचय पत्र ० वटा वितरण गरिएको,



- “घ” वर्गको अपांग परिचय पत्र १ वटा वितरण गरिएको

#### (६) सामाजिक सुरक्षा तथा पंजिकरण इकाई

- आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकमा ९ जना लाभग्राही MIS-SYSTEM मा ENTRY गरी खाता खोल्न माछापुच्छे बैंकमा पठाउने कार्य सम्पन्न।
- आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ६०२ जना लाभग्राहीको खातामा जम्मा गरी बैंक मार्फत वितरणको कार्य सम्पन्न।
- आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकमा १४ जना लाभग्राहीको लगत कट्टा गरिएको ।
- वडा नं. १, २, ५ र ६ को घटना दर्ता सम्बन्धी सम्पुर्ण कार्य गर्ने गरेको ।
- सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरू अति अशक्त, भौगोलिक विकटताका कारण बैंक सम्म आउन नसक्ने भएकोले माछापुच्छे बैंक संग डिभाइसको प्रयोग गरेर वडा कार्यालयबाट भत्ता वितरणको लागि समन्वय गर्ने कार्य गरेको ।

#### (७) स्वास्थ्य शाखा

- क्षयरोगका जोखिम समुह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सकृय क्षयरोग खोजपडताल कार्यक्रम
- पालिका स्तरमा स्वास्थ्य संस्थाहरूको मासिक बैठक, स्वास्थ्य कार्यक्रमको ढाटा भेरिफिकेशन
- मातृ तथा नवशिशु कार्यक्रम अन्तरगत आमा सुरक्षा, गर्भवती, उत्प्रेरणा सेवा, न्यानो झोला निशुल्क गर्भपतन कार्यक्रम
- मातृ तथा नवशिशु कार्यक्रम संचालन
- विद्यालय स्वास्थ्य शिक्षा/ आमा समुह तथा महिला स्वास्थ्य स्वयं सेविकाहरका लागि सामाजिक व्यहार परिवर्तन कार्यक्रम
- स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य सेवा केन्द्रको न्युनतम सेवा मापदण्ड कार्यक्रम अभियुक्तिकरण समिक्षा फलोअप अनुगमन तथा सुदृढीकरण समेत
- CBIMNCI कार्यक्रम समिक्षा स्थलगत अनुशिक्षण समता तथा पहुँच कार्यक्रम
- आखा नाक कान घाटी तथा मुख स्वास्थ्य सम्बन्धी अभियुक्तिकरण
- क्षयरोगका कार्यक्रमहरूको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण
- परिवार नियोजन किशोर किशोरी तथा प्रजनन स्वास्थ्य कार्यक्रम



- पोषण विशेष स्वास्थ्य क्षेत्रका कार्यक्रम संचालन
- पोषण कार्यक्रम
- प्रजनन रुग्णता स्वास्थ्य सेवा
- उपाध्यक्ष संग पोषण कार्यक्रम संचालन

#### (८) कृषि विकास शाखा

- पढ्दै कमाउदै कार्यक्रम संचालनका लागि खण्डेश्वरी मा.वि संग समझौता भई कार्यान्वयन चरणमा रहेको ।
- किसान सूचीकरण कार्यक्रम अन्तिम चरणमा रहेको

#### (९) पशु सेवा इकाई

- पशुपञ्ची रोग उपचार तथा औषधी खरिद वितरण कार्यक्रम,
- पशुपञ्ची रोग उपचार सेवा उपलब्ध गराएको संख्या: ५७३
- पशु बन्ध्याकरण सेवा उपलब्ध गराएको संख्या: २९
- ESTOKEYA CASE HANDLING संख्या: ९
- UTERUS Prolaps Case Handling संख्या: १
- कृषि तथा पशु तथ्याकं अध्यावधिक कार्यक्रम संचालनमा रहेको रु. १०००००
- विभिन्न निकायहरूमा रिपोर्टिङ कार्यक्रम रु. २००००
- पशु सेवा शाखा बाट हुने नियमित सेवा प्रवाह गर्ने गरेको ।

#### (१०) सूचना तथा संचार प्रविधि शाखा

- Website, Mofaga Portal, NLC Portal, NVC Portal Update.
- SMS system प्रभावकारी रूपले संचालनमा ल्याइएको ।
- गाउँपालिकाको कार्यालयलाई प्राप्त परिपत्र, पत्र, सूचना तथा जानकारी सम्बन्धित व्यक्ति वा शाखामा पठाएको ।
- गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण Online प्रविष्टी गरी प्रदेश मन्त्रालयमा बुझाएको ।
- आ.व. २०७९/८० को बजेट तथा कार्यक्रमहरू सार्वजनिक गर्ने कार्य ।

#### (११) रोजगार सेवा केन्द्र

- आ.व. २०७९/८० का लागि ११४ जना प्राथमिकताक्रम पुरा गर्ने गरि बेरोजगार व्यक्तिहरूलाई न्युनतम १०० दिनको रोजगारी सुनिश्चित गर्ने कार्य संचालनमा रहेको ।
- आ.व. २०७९/८० का लागि ६ वटै वडाहरूबाट ३९ वटा योजना छनौट ।



- गाउँपालिकाको रोजगार सेवा केन्द्रमा प्राविधिक सहायकको पदपूर्ति भएको ।
- गा.पा.बाट प्र.म. कार्यक्रम लाई थप प्रभावकारी बनाउन अध्यक्ष रोजगार कार्यक्रम संचालन गरेको

#### (१२) गरिवी निवारणका लागि लघुउद्घम कार्यक्रम

- नयाँ उद्यमी वडा नं. ३ का क्षेत्री, घाजिर, पाथा, काँटै, मरफुल, थुम्ती, सम्भाड, खिर्सा, धामिगाउँ, राउला, झुस्कु र वडा नं.४ का मरखोला, खतोली, नौपाटा, खलकोट, चौविसन, चिल्डुड्रा, खाती वस्तिका ७५ जनालाई ३ दिने TOPE, ४ दिने TOSE र १ दिने लैंगिक समानता तालिम सम्पन्न गरियो ।

#### (१३) बहुक्षेत्रीय पोषण कार्यक्रम

- गाउँपालिका स्तरीय बहुक्षेत्रीय पोषण समन्वय समितिको पुनर्गठन गरिएको ।
- आर्थिक वर्ष २०७८।७९ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न ।
- कार्यक्रम अन्तरगत गर्नु पर्ने नियमित प्रशासनिक कार्य गरेको ।

#### १०. सूचना अधिकारी, प्रवक्ता र प्रमुखको नामथर पद :

प्रमुख -प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण सिंह धामी

सूचना अधिकारी -शिक्षा अधिकृत श्री वीरेन्द्र सिंह साउद

प्रवक्ता (गाउँ कार्यपालिकाको) -वडाध्यक्ष श्री रविन्द्र सिंह बोहरा

#### ११. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण :

आ.व. २०७९।८० को बजेट र २०७९ असोज मसान्त सम्मको आय र व्यक्तो विवरण

नि.प्रमुख प्रशासकीय अधिकृत

अपिहमाल गाउँ पालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खण्डश्वरी, दर्चला  
सुदूरपश्चिम प्रदेश, नेपाल

आ.व. : २०७१/८० अवधी : २०७१/०५/२०७१/०९/३०

आय	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजूदत	व्यय	बार्षिक बजेट खर्च	खर्च(%)	मौजूदत
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजूदत	शीर्षक	बार्षिक बजेट खर्च	खर्च(%)	मौजूदत
संघीय सरकार	२४८००२००	५९९०३८९	२०.९३	१९६४०९८९	चाल	२२४४५०९०	१५५२८६४०	८.२६
१३३१२ समानिकरण अनुदान	८००००००	२०२२४०००	२५	६०६७५०००	२११११ पारिश्रमिक कर्मचारी	५७८५४३६०	२७२३४११.००	८.४७
१३३१२ शस्तर अनुदान चाल	१०८५४०००	२०१११८१	२६.०९	७६०४८०९०	२११११ पोशाक	५२००००	०	५२००००
१३३१२ शस्तर अनुदान पैंजीयत	२३२४६२००	४५६४५००	१९.६४	१८६८०८०	२११३१ स्थानीय भत्ता	२८७५५२०	२००८५०	६.८८
१३३१४ विषेश अनुदान चाल	२५०००००	०	०	२५०००००	२११३२ महमीन भत्ता	६४८०००	४०,०००,०००	६.१७
१३३१५ विषेश अनुदान पैंजीयत	१००००००	०	०	१००००००	२११३४ कर्मचारीको बैठक भत्ता	४५००००	०	४५००००
१३३१७ सम्पर्क अनुदान पैंजीयत	५०००००	०	०	५०००००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	६०००००	३४,६३०,०००	५.८९
प्रदेश सरकार	९२४०००	२६७००००	२८.१	६५४००००	२११३९ अन्य भत्ता	८९०००	०	८९००००
१३३१९ समानिकरण अनुदान	५३४०००	२६७००००	५०	२६७००००	२११४१ पदाधिकारी बैठक भत्ता	११५२०००	०	११५२०००
१३३१५ विषेश अनुदान पैंजीयत	२५०००००	०	०	२५०००००	२११४३ पदाधिकारी अन्य सुविधा	२०८२०००	०	२०८२०००
१३३१८ सम्पर्क अनुदान पैंजीयत	१४०००००	०	०	१४०००००	२११४४ पदाधिकारी अन्य भत्ता	३६४३०००	४४२०००	१२.१३
राजस्व बाडकाड	८०५००००	२९९१८६०.८३	४.२४	६६५०९१३९.८३	२११४४ कर्मचारी कर्तव्यानुसार	५०००००	०	५०००००
११३१५ घरजग्गा रोजपट्टेशन दस्तुर	५०,०००,०००	०	०	५०,०००,०००	२११४५ पानी तथा बिजली	५४३०००	१,२००,०००	०.२२
११४११ बैंडफाँड भई प्राप्त हने मूल्य अभिवृद्धिकर	६८६१६००	२९९१८६०.८३	४.३६	६५०४०९१३९.८३	२१११२ सचार महसूल	५०००००	०	५०००००
११४५० बैंडफाँड भई प्राप्त हने साधन कर	१०३४०००	०	०	१०३४०००	२२११२ इन्धन (कार्यालय प्रयोजन)	५०००००	०	५०००००
१४४५३ बैंडफाँड भई प्राप्त वैन रोयलटी	६०००००	०	०	६०००००	२२२३३ सवारी साधन मर्मात खर्च	५०००००	९,४५०,०००	१४.११
१४४५८ बैंडफाँड भई प्राप्त पर्वतारोहण वापतको रोयलटी	२०,००,०००	०	०	२०,००,०००	२२११४ त्रिमा वाया नवीकरण खर्च	६०,००,०००	१३,४६३,०००	२२४८६,०००
अन्तरिक श्रोत	१९०५०९१२	०	०	१९०५०९१२	२२३३१ मसलन्द तथा कार्यालय सामाजी	४०६८०००	१२१४८८.	२.९९
११३१४ भैमिक/मालपोत	३०००००	०	०	३०००००	२२३३१ मसलन्द तथा कार्यालय सामाजी	५०,००,०००	०	५०,००,०००
११३२१ घरबहाल कर	२०००००	०	०	२०००००	२२३३१ प्रस्तक तथा सामाजी खर्च	१०००००	१३,०००,०००	१३,०००,०००
११६११ अन्य कर	२०००००	०	०	५५००००	२२३३४ इन्धन - अन्य प्रयोजन	१०००००	१३,०००,०००	१३,०००,०००
१४२२९ अन्य प्राप्तासनिक सेवा शुल्क	५५००००	०	०	१९५०००	२२३३५ पत्रपत्रिका छपाइ तथा सुचाना प्रकाशन खर्च	१०००००	०	१०००००
१४२४३ सिफारिश दस्तुर	१४४००००	०	०	१०००००	२२३३१ अन्य कार्यालय साधन खर्च	५०,००,०००	०	५०,००,०००
१४२४४ व्याकितवात घटावार्ता दस्तुर	५०,००,०००	०	०	५०,००,०००	२२४११ सेवार प्राप्तम खर्च	१०५०४१२	३३०३३५	३७.०६
१४२४९ नाता प्राप्ताणि दस्तुर	२०००००	०	०	२०००००	२२४१३ करार सेवा शुल्क	१८४००००	१४६२०४८	८
१४२४९ अन्य दस्तुर	२०००००	०	०	५०,००,०००	२२४११ कर्मचारी तालिम खर्च	५०००००	०	५०००००
१४२५३ व्यावसाय रोजपट्टेशन दस्तुर	५०,००,०००	०	०	५०,००,०००	२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१३५००००	०	१३५००००
१४३१२ प्राप्तासनिक दण्ड जरिवाना र जफत	४५,००,०००	०	०	४५,००,०००	२२५१३ कार्यक्रम खर्च	५८८३३०००	५६४२५२	०.९६
१४३१३ धरौटी सदरस्याहा	१०,००,०००	०	०	१०,००,०००	२२५१२ विविध कार्यक्रम खर्च	२१२६०००	०	२१२६०००
१४६११ व्यवसाय कर	६०००००	०	०	६०००००	२२५१२ अनुगमन मूल्यांकन खर्च	१७३००००	१०४०००	६.०१
३२१२२ वैन मौजूदत	१६५०५०१२	०	०	१६५०५०१२	२२६१२ भैमण खर्च	११०००००	०	११०००००
जम्मा	३४८१४५१२२	५७६४२४४८.८३	१६.६	२८९४९३०५०.१८	२२६१२ भैमण खर्च	७५००००	११६,०००,०००	२६३४०
					२२६१३ विविध व्यक्तित तथा प्रतिनिधि मण्डलको भैमण खर्च	७५००००	११६,०००,०००	२६३४०
					२२६१४ विविध खर्च	२००००००	६४५४०.०००	३.६३
					२२६२१ सभा सञ्चालन खर्च	२५००००	०	२५००००
					२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	३८१११२२०	०	३८१११२२०
					२६४१३ अन्य संस्थालाई सःशर्त घाउ अनुदान	२५८६०००	०	२५८६०००
					२७१११ सामाजिक सुरक्षा	५८००००	०	५८००००
					२७११२ अन्य सामाजिक सुरक्षा	६३,०००००	०	६३,०००,०००
					२७१११ छात्रवृति	५९१०००	०	५९१०००
					२७२१२ उदारा रहात तथा पुनर्स्थापन खर्च	४१००००	०	४१००००
					२७२१३ औषधीयर खर्च	२४५०००	३८५०००	१४.३१
					२८११२ घरभाडा	६१२०००	११,००,०००	१.५४
					२८११३ सवारी साधन तथा मेशिनर औजार भाडा	५०००००	३२,४००,०००	६.५
					२८११४ पैंजीयत	१२३००२२००	१२८३१७०	१.०४
					३११११ आवासीय भवन निर्माण/खरिद	२१०००००	११६४०००	२१०००००
					३१११२ गैर आवासीय भवन निर्माण/खरिद	२६५५०००	०	२६५५०००
					३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१०००००	०	१०००००
					३१११२ मेशिनरी तथा औजार	५९०२०००	२३४११०	३.९८
					३१११३ फानियर तथा फिल्मस	२०३४०००	५६,०६०,०००	२.१
					३११५१ सडक तथा पुर निर्माण	११३४०००	०	११३४०००
					३११५३ विद्युत संरचना निर्माण	१००००००	०	१००००००
					३११५६ खालेजी संरचना निर्माण	१००००००	०	१००००००
					३११५८ सरसफाई संरचना निर्माण	१५०००००	०	१५०००००
					३११५९ अन्य सार्वजनिक निर्माण	४११६६२००	११५०००००	२.३६
					३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१०००००	०	१०००००
					३४८१४५१२२	१०८३६८३८.०८	३.१२	३३६३०८४५४.९२

३६

निम्नलिखित प्रशासकीय अधिकृत



## १२. गाउँपालिकाको वेबसाईट :

अपिहिमाल गाउँपालिकाको वेबसाईट : [www.apihimalmun.gov.np](http://www.apihimalmun.gov.np)

ईमेल : [info@apihimalmun.gov.np](mailto:info@apihimalmun.gov.np), [its@apihimalmun.gov.np](mailto:its@apihimalmun.gov.np)

## १३. गाउँपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण :

गाउँपालिका अधिकांश सूचनाहरू गाउँपालिकाको वेबसाईट [www.apihimalmun.gov.np](http://www.apihimalmun.gov.np) मा नियमित प्रकाशन हुने गरेको, त्यस्तै गाउँपालिकाको आधिकारीक facebook पेजबाट पनि नियमित सूचनाहरू प्रकाशित हुने गरेको छ ।

## १४. गाउँपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन :

२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्मको अवधिमा लिखित रूपमा सूचना माग सम्बन्धी २ (दुई) निवेदन पेश भएका र लिखित रूपमा जानकारीहरू उपलब्ध गराइएको ।

## १५. गाउँपालिकाले गरेको सूचना सम्बन्धी थप कामहरू :

- नेपाल सरकार र सम्बन्धित मन्त्रालय र विभागबाट प्राप्त परिपत्र, निर्देशन बमोजिमका कार्यहरू ।
- गाउँसभा एवं कार्यपालिकाबाट भए गरेका निर्णयहरू कार्यान्वयन गर्ने गराउने गरिएको ।

## १६. गाउँपालिकाले गरेका कार्यक्रम र सोको प्रतिवेदन :

नियमित रूपमा प्रकाशन नगरिएको ।

## १७. गाउँपालिकाले वर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरण :

सबै सूचनाहरू खुल्ला रहेको ।

## १८. ऐन, नियम, कार्यविधि, निर्देशिका र नीति तथा रणनीतिको सूची :

१. स्थानीय तहको विनियोजन ऐन २०७४
२. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४
३. स्थानीय शिक्षा ऐन २०७४
४. गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४
५. न्यायिक समितिको उजुरी कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धि व्यवस्था गर्न बनेको कार्यविधि सम्बन्धी ऐन २०७४



६. पुर्वाधार व्यवस्थापन ऐन २०७४
७. विपद जोखिम न्यनिकरण तथा व्यवस्थापन ऐन २०७५
८. आर्थिक ऐन २०७५
९. कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५
१०. स्थानीय सेवा ऐन २०७५
११. सहकारी ऐन २०७५
१२. स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन
१३. जलस्रोत सम्बन्धी व्यवस्था गर्न वनेको ऐन २०७५
१४. स्थानीय खेलकुद विकास ऐन २०७६
१५. संस्था दर्ता ऐन २०७६
१६. अपिहिमाल गाउँपालिका स्थानीय शिक्षा ऐन २०७७
१७. स्थानीय तहको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्थापन गर्ने वनेको ऐन २०७७
१८. उपभोक्ता संरक्षण सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन २०७७
१९. अपिहिमाल गाउँपालिका स्थानीय शिक्षा ऐन २०७८
२०. स्थानिय तहको आर्थिक ऐन २०७९ संशोधन
२१. विनियोन ऐन २००७९ संशोधन
२२. सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यपस्था गर्न वनेको ऐन २०७९
२३. अपिहिमाल गा.पा. प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०७९
२४. अपिहिमाल गाउँपालिका स्थानीय शिक्षा ऐन २०७९
२५. गाउँकार्यालिकाको कार्य विभाजन नियमावली २०७४
२६. अपि स्वयंसेवक नियमावली २०७४
२७. अपिहिमाल गाउँपालिका शिक्षा नियमावली २०७४
२८. निर्णय वा आदेश अधिकारपत्रको प्रमाणिकरण कार्यविधि नियमावली २०७४
२९. गाउँकार्य कार्य सम्पादन नियमावली २०७४
३०. तानसेन निरज युवा तथा कल्याण कोष नियमावली २०७५
३१. संस्था दर्ता नियमावली २०७६
३२. जलस्रोत सम्बन्धी व्यवस्था गर्न वनेको नियमावली २०७७

  
 अपिहिमाल गाउँ पालिका  
 गाउँ कार्यपालिकाको कार्यस्थ  
 खण्डेश्वरी, दाचुला  
 भूदूरपश्चिम प्रदेश, नेपाल

३३. अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०७८
३४. अपिहिमाल गाउँपालिका विधायन समितिको नियमावली २०७८

३५. स्थानीय ऊर्जा विकास सम्बन्धी निर्देशिका २०७५
३६. मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका २०७५
३७. खानेपानी योजना संचालन तथा मर्मत सम्भार व्यवस्थापन निर्देशिका २०७५
३८. गाउँपालिका बाट गरिने बजार अनुगमन निर्देशिका २०७६
३९. खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन निर्देशिका २०७७
४०. निरजतानसेन युवा तथा स्वरोजगार कार्यक्रम संचालन निर्देशिका २०७८
४१. अपिहिमाल गाउँपालिका एम्बुलेन्स सेवा कार्य संचालन निर्देशिका २०७८
४२. चौकीदार परिचालन तथा अनुगमन निर्देशिका २०७८
४३. न्यायिक समिति कार्यक्रम संचालन खर्च निर्देशिका २०७९
४४. पर्यटक अध्यन कार्यदल संचालन कार्यविधि २०७४
४५. गाउँसभा कार्यसंचालन कार्यविधि २०७४
४६. वाख्रापालन र कुखुरापालन कार्यविधि २०७४
४७. घ वर्गको निर्माण व्यवसाय इजाजतपत्र सम्बन्धि कार्यविधि २०७५
४८. स्थानिय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
४९. करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्न सम्बन्धी कार्यविधि
५०. शिक्षा क्षेत्र सुधार कार्यविधि २०७४
५१. स्थानीय राजपत्र प्रकासन सम्बन्धी कार्यविधि २०७४
५२. कोभिड संक्रमण रोकथाम तथा उपचार कोष संचालन सम्बन्धी कार्यविधि २०७६
५३. जेष्ठनागरिक परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७६
५४. तानसेन निर्ज युवा स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७६
५५. कन्टेनजेन्सी रकम खर्च सम्बन्धी कार्यविधि २०७६
५६. योजना अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्यविधि २०७६
५७. एकल पुरुष भत्ता वितरण कार्यविधि २०७६
५८. आर्थिक सहायत सम्बन्धी कार्यविधि २०७६

५९. कोभिड राहत सुविधा कार्यविधि २०७६
६०. महिला तथा वालवालिका सम्बन्धी कार्यविधि २०७७
६१. लैगिंक हिंसा निवारण कोष सम्बन्धी कार्यविधि २०७७
६२. अपिहिमाल गाउँपालिका पशु विकास कार्यक्रम संचालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७७
६३. अपिहिमाल गाउँपालिका वजेट तथा कार्यक्रम तर्जुमा समिति कार्यसंचालन कार्यविधि २०७८
६४. अपिहिमाल गाउँपालिका स्थानीय राजस्व परामर्श समिति कार्य संचालन कार्यविधि २०७८
६५. भवन निर्माण अनुमती प्रकृयाको कार्यविधि २०७८
६६. अपिहिमाल गाउँपालिका पूर्ण सरसफाई प्रवर्द्धन गर्न वनेको कार्यविधि २०७८
६७. अपिहिमाल गाउँपालिका स्तरिय खानेपानी तथा सरसफाई योजना मर्मत सम्भार कोष संचालन कार्यविधि २०७८
६८. सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७८
६९. अपिहिमाल गाउँपालिका लेखा समिति कार्यविधि २०७८
७०. अपिहिमाल गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि २०७८
७१. अपिहिमाल गाउँपालिकाको एक शैक्षिक संस्था एक उद्यान कार्यक्रम कार्यान्वयन कार्यविधि २०७८
७२. विषयगत समिति कार्य संचालन कार्यविधि २०७८
७३. अपिहिमाल गाउँपालिका पशु विकास कार्यक्रम संचालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७७ पहिलो संशोधन २०७८
७४. विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७८ पहिलो संशोधन
७५. अपिहिमाल गाउँपालिका सुशासन तथा विकास समिति गठन तथा संचालन कार्यविधि २०७८
७६. अपिहिमाल गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७८
७७. श्रम सहकारी गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९

७८. अपिहिमाल गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७९
७९. अपिहिमाल गाउँपालिकामा स्थानिय बाल अधिकार समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९
८०. अपिहिमाल गाउँपालिकाको पोषण लेखाजोखा तथा कुपोषणको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९
  
८१. गाउँसभा संचालन कार्यविधि २०७४
८२. अपिहिमाल गा.पा प्राभेट फर्म दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि
८३. होम स्टे(घरबास) सैचालन कार्यविधि २०७९
८४. फोहोर मैला व्यवस्थापन कार्यविधि २०७९
८५. शिक्षा प्रोत्साहन सम्बन्धी मापदण्ड २०७६
८६. उपभोक्ता समिति परिचालन मापदण्ड २०७६
८७. गाउँपालिका क्षेत्रमा कार्यरत श्रमिक वर्गको तथा असाहय लाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७७
८८. अपिहिमाल गाउँपालिकाको कर्मचारी थप प्रोत्साहन सम्बन्धी मापदण्ड २०७८
८९. पदाधिकारीहरूको आचारसंहिता २०७८
९०. लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूलप्रवाहिकरण रणनीति २०७९
  
- ९१.

  
नि.प्रमुख प्रशासकीय अधिकृत